

१४. ऋणको साँचा भुक्तानी: यो ऋणको साँचाको भुक्तानी २०४८ साल आषाढ २८ गतेपछि दिइनेछ ।
१५. ऋणको भुक्तानी दिने ठाउँ: यो ऋणको साँचा र ब्याज दरखास्तबालाको सुविधा अनुसार राष्ट्र बैंडू वा त्यसको एजेण्टमार्फत भुक्तानी दिइनेछ ।
१६. ऋणसम्बन्धी व्यवस्था: यो ऋणको व्यवस्था र तत्सम्बन्धी सबै कारबाई नेपाल राष्ट्र बैंडू राष्ट्र ऋण विभागले गर्नेछ ।
१७. ऋणपत्र खरीद गर्ने अधिकार: यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
१८. कर नलाग्ने: यो ऋणबाट प्राप्त व्याजमा आयकर छूट दिइएको छ ।
१९. ऋणसम्बन्धी कानूनी कारबाई: यो ऋणसम्बन्धी कानूनी कारबाई प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

आज्ञाले,

कर्णधर अधिकारी

श्री ५ को सरकारको सचिव

श्री ५ को सरकार
अर्थ मन्त्रालयको

सूचना

श्री ५ को सरकारले राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिइको अधिकार प्रयोग गरी राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्र ऋण उठाउन ऋणपत्र निष्काशित गर्न यो सूचना प्रकाशित गरेको छ ।

सो ऋणपत्रको जम्मा मूल्य, भुक्तानी अवधि, ब्याजको दर, ब्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छ ।

१. ऋणको नाम: यस ऋणको नाम “विकास ऋण २०४९” रहेको छ ।

२. ऋणको उद्देश्य: विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ ।

३. निष्काशित ऋणको रकम: यो ऋणको जम्मा रकम रु. १५,००,००,०००।— (रु. पन्ध्र करोड) मात्रको हुनेछ ।

४. ऋणको व्ययभार: यो ऋणको व्ययभार श्री ५ को सरकारको संचित कोषप्रति हुनेछ ।

१६३

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

५. ऋणको प्रकारः— यो ऋणको ऋणपत्र कम्तीमा रु. २५।— वा २५।— को गुणनफल (Multiple) ले भाग गर्दा निःशेष हुने अंकको स्टक वा २५।—, ५०।—, १००।—, १,०००।—, १०,०००।— वा १,००,०००।— दरको प्रमिशरी नोटको रूपमा लिन पाउनेछ ।
६. ऋणपत्रको बिक्री अवधि— यो ऋणपत्रहरूको बिक्री अवधि २०३९ साल आषाढ १४ गतेदेखि २८ गतेसम्मको हुनेछ तर आवश्यक देखिएमा सो समयअग्रगावै पनि बिक्री बन्द गर्न सकिनेछ ।
७. ऋणपत्रको बिक्री मूल्यः— ऋणपत्रमा उल्लेख गरेबमोजिम पूरापुर मूल्यमा ऋणपत्रहरू बिक्री हुनेछन् ।
८. ऋणपत्र खरीद गर्न दरखास्त दिनु पर्ने—
- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्र बैंकले तोकिदिएको ढाँचामा राष्ट्र बैंक वा त्यसको एजेण्ट सरह भै काम गर्ने अन्य कार्यालयमा दरखास्त दिन सकिनेछ ।
 - (२) उप-दफा (१) बमोजिम दरखास्त दिवा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ त्यसको पूरा रकम सो कार्यालयमा बुझाई त्यसको रसीद दरखास्तसाथै पेश गर्नु पर्नेछ ।
 - (३) दरखास्त फाराम निःशुल्क पाइनेछ ।
९. बढी रकम स्वीकार गर्ने नगर्ने अधिकारः चाहिएको भन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुनेछ ।
१०. बाँडफाँड गर्ने अधिकारः प्राप्त ऋणपत्रहरूको बाँडफाँड गर्ने अधिकार राष्ट्र बैंकलाई प्रदान गरिएको छ ।
११. स्वीकृत नभएको ऋण फिर्ता हुने: स्वीकृत नभएको रकम नेपाल राष्ट्र बैंक-बाट यथाशीघ्र दरखास्तवालालाई फिर्ता दिइनेछ । यसरी फिर्ता भएको रकममा ब्याज दिइनेछैन ।
१२. स्वीकृत ऋणको प्रमाणपत्र दिने: स्वीकृत भएको ऋणको प्रमाणपत्र स्टक सर्टिफिकेट वा प्रमिशरी नोटको रूपमा दरखास्तवालाको माग अनुसार दिइनेछ । दरखास्तवालाले सो कुरा उल्लेख नगरेमा ऋणपत्र स्टककै रूपमा दिइनेछ ।
१३. ऋणको ब्याजः ऋणको ब्याज राष्ट्र बैंक वा सो बैंकको एजेण्ट सरह भै काम गर्ने अन्य कार्यालयले रकम बुझेर लिएको मितिदेखि तै वार्षिक सयकडा १००% का दरले दिइनेछ ।

५९६

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१४. ऋणको साँवा भुक्तानीः यो ऋणको साँवाको भुक्तानी २०४९ साल आषाढ २८ गतेपछि दिइनेछ ।
१५. ऋणको भुक्तानी दिने ठाउँः यो ऋणको साँवा र ब्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्र बैंक वा त्यसको एजेण्टमार्फत भुक्तानी दिइनेछ ।
१६. ऋणसम्बन्धी व्यवस्थाः यो ऋणको व्यवस्था र तत्सम्बन्धी सबै कारबाई नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागले गर्नेछ ।
१७. ऋणपत्र खरीद गर्ने अधिकारः यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
१८. कर नलाग्नेः यो ऋणबाट प्राप्त ब्याजमा आयकर छूट दिइएको छ ।
१९. ऋणसम्बन्धी कानूनी कारबाईः यो ऋणसम्बन्धी कानूनी कारबाई प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

आज्ञाले,
कर्णधर्ज अधिकारी
श्री ५ को सरकारको सचिव

श्री ५ को सरकारको छापाखाना, सिंहदरबार काठमाडौंमा मुद्रित ।

१६२

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

सामृद्ध तथा विकास के लिए जिसके द्वारा संवर्गीय राष्ट्रों के विकास के लिए उनकी विशेषताएँ बढ़ाव दी जाएं। यह विभागीय राष्ट्रों के विकास के लिए उनकी विशेषताएँ बढ़ाव दी जाएं। यह विभागीय राष्ट्रों के विकास के लिए उनकी विशेषताएँ बढ़ाव दी जाएं। यह विभागीय राष्ट्रों के विकास के लिए उनकी विशेषताएँ बढ़ाव दी जाएं।

मुद्रण विभाग
गोपनीय राष्ट्रीय विभाग

मुद्रण विभाग

गोपनीय राष्ट्रीय विभाग मुद्रण विभाग

आधिकारिकता मुद्रण विभागवाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।